

तेह्रौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

आदरणीय शेयरधनी महानुभावहरू,

यस लुम्बिनी विकास बैंक लि. को मिति २०७७ साल पौष ४ गते बसेको संचालक समितिको ३८० औं बैठकको निर्णय बमोजिम विकास बैंकको तेह्रौं वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा देहायका विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएकोले कम्पनी ऐन २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। हाल विश्वभर फैलिएको कोभिड-१९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमाभित्र मात्र शेयरधनीहरु सभामा प्रवेश गर्न सक्नु हुने भएकोले शेयरधनीहरुको उपस्थितिको लागि Virtual माध्यमको व्यवस्था मिलाईएको हुँदा विद्युतीय माध्यमबाट सभामा भाग लिई दिनु हुन समेत अनुरोध छ।

सभा हुने मिति, समय र स्थान :
मिति : वि.सं. २०७७ साल पौष २६ गते, आइतवार (सन् १० जनवरी २०२१)
समय : बिहान ११ : ०० बजे देखि
स्थान : केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौं।

- छलफलका विषयहरू :**
- क) सामान्य प्रस्तावहरू :**
- १) आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने।
 - २) लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने।
 - ३) लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व.२०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने। (कम्पनी ऐन २०६३ को दफा १११ एवं बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ बमोजिम हालका लेखापरीक्षक Khagendra& Associates पुनः नियुक्त हुन योग्य हुनुहुन्छ।)
 - ४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा संचित मुनाफा रकम समेतबाट यस विकास बैंकको हाल कायम चुक्ता पूँजीको ३% ले हुन आउने नगद लाभांश रु ८,१४,८९,३५१।८६ (अक्षरेपी आठ करोड चौध लाख उनानव्व हजार तीन सय एकउत्तर र पैसा छयासी मात्रा) (नगद लाभांश तथा बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने।
 ५. कम्पनी ऐन २०६३ संस्थापक समूहको रिक्त स्थानमा बाँकी कार्यकालको लागि नयाँ सञ्चालक श्री केशव खतिवडाको नियुक्ति अनुमोदन गर्ने।

- ख) विशेष प्रस्तावहरू :**
- १) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफा, संचित मुनाफा तथा शेयर प्रिमियम रकम समेतबाट यस विकास बैंकको हाल कायम चुक्ता पूँजीको ७% ले हुन आउने रुकमा रु १९,०१,४१,८२१।-(अक्षरेपी उन्ताईस करोड एक लाख एकचालीस हजार आठ सय एकईस मात्रा) बराबरको बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने।
 - २) विकास बैंकको जारी तथा चुक्ता पूँजी रु. २,७१,६३,११,७२८।५५ (अक्षरेपी दुई अर्ब एकहत्तर करोड त्रिसठ्ठी लाख एघार हजार सात सय अठ्ठाईस र पैसा पचपन्न मात्रा) रहेकोमा बोनस शेयर वितरण पश्चात जारी तथा चुक्ता पूँजी रु. २,९०,६४,४३,५४९।५५ (अक्षरेपीदुई अर्ब नव्वे करोड चौंसठ्ठी लाख त्रिपन्न हजार पाँच सय उनान्यचास र पैसा पचपन्न मात्रा) पुर्‍याउने विशेष प्रस्ताव पारित गर्ने।
 - ३) बोनस शेयर जारी पछि कायम हुने जारी र चुक्ता पूँजी बमोजिम यस विकास बैंकको प्रबन्धपत्रको दफा ५ को (ख) र (ग) मा आवश्यक संशोधन गर्ने साथै नियमावलीको दफा १० (६) मा सञ्चालक समितिको बैठक बस्ने व्यवस्था सम्बन्धमा आवश्यक संशोधन गर्ने। यस सम्बन्धमा नियमनकारी निकायहरुबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन, संशोधन, भाषागत लगायत अन्य सुधार समेतका लागि सञ्चालक समितिलाई अख्तियारी दिने।
 - ४) यस विकास बैंक अन्यकुनै बैंक तथा वित्तीय संस्थामा गाभ्ने/गाभिने वा एक्विजिसन (प्राप्ती) सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न, सम्पत्ति दायित्व तथा कारोबारको मूल्यांकनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक निर्धारण गर्न लगायत अन्य सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।

- ग) विविध:**
- वार्षिक साधारण सभा सम्बन्धी जानकारी**
१. विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को संक्रमण न्युनिकरण गर्न नेपाल सरकारले तोकेको सुरक्षा मापदण्डको पूर्ण पालना गरी सभा सम्पन्न गर्नुपर्ने भएकोले Virtual माध्यमबाट वार्षिक साधारण सभामा भाग लिने व्यवस्था मिलाइएको र यस किसिमको उपस्थितिमा सभाहलमा उपस्थित भए सरह मान्यता प्रदान गरिनेछ। Virtual माध्यम मार्फत आफ्नो मन्तव्य राख्न चाहने शेयरधनी महानुभावहरुले agm@lumbinibikasbank.comमा ईमेल गरी वा फोन नं. ९८१८४४२६६५ मा सम्पर्क गरी सभा शुरु हुनु भन्दा ४८ घण्टा अगावै आफ्नो नाम तथा ईमेल ठेगाना टिप्पण्नु पर्नेछ। भर्चुअल मार्फत उपस्थित हुने शेयरधनी महानुभावहरुलाई Meeting ID/Password उपलब्ध गराई सभामा सहभागी हुने व्यवस्था मिलाईने छ। Virtual माध्यम मार्फत सहभागी हुने शेयरधनीहरुको लागि साधारण सभा शुरु हुनु भन्दा एक (१) घन्टा अगाडि देखि Virtual माध्यम खुल्ला गरिनेछ। उक्त समयवधि भित्र सभामा सहभागी हुने शेयरधनीहरुले दिइएको ID/Password को माध्यमबाट Login गरी आफ्नो परिचय, डिम्पलको खाता नं. र शेयर संख्या सहित उपस्थितिको जानकारी सभालाई दिनु पर्नेछ।
 २. वार्षिक साधारण सभा प्रयोजनको लागि मिति २०७७/०९/१४ गते देखि २०७७/०९/२६ सम्म बैंकको शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरिएको छ। मिति २०७७/०९/१३ गते सम्ममा श्री नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा नियमानुसार कारोबार भई सि.डि.एस. एण्ड क्लियरिङ लिमिटेडबाट राफसाफ समेत भई प्रचलित नियमानुसार यस विकास बैंकको शेयर रोजपट्टार श्री मुक्तिनाथ क्यापिटल लिमिटेड, हात्तीसार मार्ग, कमलादी, काठमाडौंमा रहेको शेयरधनी दर्ता किताबमा कायम हुन आएका शेयरधनी महानुभावहरु मात्र साधारण सभामा भाग लिन, मतदान गर्न र लाभांश प्राप्त गर्न योग्य हुनुहुन्छ।
 ३. वार्षिक साधारण सभाहुने दिन शेयरधनी महानुभावहरुको सुविधाको लागि हाजिरी पुस्तिका सभा स्थलमा बिहान १०:०० बजे देखि सभा सञ्चालनमा रहेसम्म खुल्ला रहनेछ।
 ४. साधारण सभामा भाग लिन तथा मतदान गर्नका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले तोकिएको ढाँचामा यस विकास बैंकको शेयरधनीलाई मात्र प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न सक्नु हुनेछ। यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएका प्रतिवेदन सभा शुरु भन्दा कम्तिमा ४८ घण्टा अगावै विकास बैंकको प्रधान कार्यालय, डिल्लीबजार, काठमाडौंमा दिनु पर्नेछ।
 ५. प्रतिनिधि नियुक्त गरिसक्नु भएको शेयरधनी आफै सभामा उपस्थित भई उपस्थिति पुस्तिकामा दस्तखत गर्न चाहेमा सो को लिखित सूचना दिई प्रतिनिधि (प्रोक्सी) बदर गर्न सक्नु हुनेछ।
 ६. शेयरधनीले प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्दा आफ्नो नाममा रहेको सम्पूर्ण शेयरको प्रतिनिधि (प्रोक्सी) एक जना व्यक्तिलाई मात्र मुर्करर गर्नु पर्नेछ। एकभन्दा बढी व्यक्तिलाई अख्तियारनामा दिएमा पहिलो पटक दर्ता हुन आएको अख्तियारनामालाई मान्यता दिइनेछ र पछिल्लो पटक दर्ता हुन आएको अख्तियारनामा स्वतः बदर हुनेछ। संगठित संस्थाका शेयरधनीको हकमा संस्थाले तोकि खटाएको वा मनोनित गरेको प्रतिनिधिले साधारण सभामा भाग लिन पाउनु हुनेछ।
 ७. नाबालक वा विाक्षत व्यक्ति शेयरधनीको तर्फबाट यस विकास बैंकको शेयर लगत किताबमा संरक्षकको रुपमा नाम दर्ता भएको व्यक्तिले सभामा भाग लिन, मतदान गर्न र प्रतिनिधि तोक्न पाउनु हुनेछ तर संरक्षक आफै शेयरधनी नभएमा संरक्षकले अरु शेयरधनीको प्रतिनिधि (प्रोक्सी) भई सभामा भाग लिन सक्नु हुने छैन। संयुक्त रुपमा शेयर लिने शेयरधनीहरुको हकमा त्यस्तो शेयरधनीहरु मध्येबाट सर्वसम्मत रुपमा मनोनित प्रतिनिधिले वा सो बमोजिम कुनै प्रतिनिधि नियुक्त नभएमा शेयरधनीहरुको दर्ता किताबमा पहिलो नाम उल्लेख भएको शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा मतदान गर्न पाउनु हुनेछ।
 ८. शेयरधनीहरुबाट उठेका प्रश्न, जिज्ञासा वा मन्तव्यहरुको सम्बन्धमा सञ्चालक समितिको तर्फबाट सभाका अध्यक्ष वा अध्यक्षबाट तोकिएको व्यक्तिले जवाफ दिनुहुनेछ।
 ९. साधारण सभाबाट पारित नगद लाभांश सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गर्ने प्रयोजनको निमित्त शेयरधनी महानुभावहरुले डेमाट (अभौतिकिकरण) खातामा उल्लेखित बैंक खाता अद्यावधिक गरिदिनु हुन साथै हालसम्म पनि बैंक खाता नभएका तथा शेयर Demat (अभौतिकिकरण) नगराउनु भएका शेयरधनी महानुभावहरुले शेयर Demat (अभौतिकिकरण) गरी बैंक खाता अद्यावधिक समेत गराई यस विकास बैंकको शेयर रजिष्ट्रार श्री मुक्तिनाथ क्यापिटल लि., हात्तीसार मार्ग, कमलादी काठमाण्डौमा जानकारी उपलब्ध गराई दिनुहुन अनुरोध छ। अद्यावधिक बैंक खाता प्राप्त भए पश्चात मात्र शेयरधनी महानुभावहरुको खातामा यथाशिघ्र नगद लाभांश जम्मा हुने व्यवहारा समेत अनुरोध छ।
 १०. साधारण सभा सम्बन्धी अन्य जानकारीका लागि लुम्बिनी विकास बैंक लि.को केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंमा कार्यालय समय भित्र सम्पर्क गर्नु हुन वा हाम्रो वेबसाईट www.lumbinibikasbank.com मा हेर्नुहुन अनुरोध छ।

सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव

लुम्बिनी विकास बैंक लिमिटेडको

सक्षिप्त आर्थिक विवरण (आ.व. २०७६/७७)

(कम्पनी ऐन २०६३ को दफा ८४(२) बमोजिम प्रस्तुत गरिएको)

(नोट: यो वार्षिक आर्थिक विवरण र सञ्चालक समितिको प्रतिवेदनको संक्षिप्त विवरण मात्र हो।)

आदरणीय शेयरधनी महानुभावहरू,

लुम्बिनी विकास बैंक लिमिटेडको तेह्रौं वार्षिक साधारण सभाको प्रयोजनार्थ बैंकको २०७७ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाब लगायत बैंकको कारोबारको सिंहावलोकन निम्नानुसार रहेको व्यहोरा यस संक्षिप्त वार्षिक आर्थिक विवरण मार्फत जानकारी गराउदैछौं।

क) विगत वर्षको कारोबारको सिंहावलोकन

विगत आ.व. २०७५।७६ तथा आर्थिक वर्ष २०७६/७७ को विकास बैंकको प्रमुख वित्तीय भूतलहरु वार्षिक रुपमा निम्नानुसार प्रस्तुतगरिएको छ।

शीर्षक	आ.व. २०७६।७७	आ.व. २०७५।७६	वृद्धि (ह्रास) %
चुक्ता पूँजी	२,७१६,३११,७२९	२,२०९,७६६,३१३	२२.९२
सञ्चित मुनाफा, जगेडा तथा कोषहरु	१,७२७,६६३,८६३	१,९९८,२५३,७५२	(१३.५४)
पूँजी कोषको पर्याप्तता	१४.२०%	१६.५४%	(२.३४)
कुल सम्पत्ति	३४,४९६,५८३,८९०	३०,०२७,३१८,५१७	१४.८८
कुल निक्षेप	२९,७०५,२६१,१४३	२४,८०६,२३२,७३८	१९.७५
कुल कर्जा सापटीहरु	२५,७१२,८३२,७५४	२२,७६९,८६४,४९३	१२.९२
लगानीहरु धितोपत्र तथा शेयर (बजार मूल्य)	२,४१९,७६९,७४३	२,०७५,८५६,६९०	१६.५७
खुद व्याज आम्दानी	१,१४९,७५३,७७४	१,१६४,६५४,३३४	(१.२८)
सञ्चालन खर्च	५९०,२५३,४७८	५९७,१४८,८२४	(१.१५)
खुद मुनाफा	३७८,५६०,८२४	६२०,६८१,५६४	(३९.०१)
निष्क्रिय कर्जा अनुपात	२.६९%	१.६४%	१.०५

समिक्षा अवधि आ.व.२०७६/७७ मा बैंकको कुल कर्जा सापटी १२.९२ प्रतिशतले वृद्धि भई रु २५,७१२,८३२,६५४ पुगेको छ भने निक्षेप १९.७५ प्रतिशतले वृद्धि भई रु. २९,७०५,२६१,१४३ पुगेको छ। विकास बैंकको वासलात आकारमा १४.८८ प्रतिशतले वृद्धि भई ३४,४९६,५८३,८९० पुगेको छ। यस अवधिमा विकास बैंकको खुद मुनाफा रु ३७८,५६०,८२४ भएको छ।

ख) बैंकको आगामी आर्थिक वर्षको योजना

- कर्जा तथा लगानीलाई अझ विविधिकरण गरी सुदृढ बनाउँदै लगिनेछ।
- कर्जा असुलीलाई थप प्रभावकारी बनाईने छ।
- गुणस्तरीय कर्जा वृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ।
- ग्राहक संख्यामा वृद्धि गर्ने लक्ष्य अनुरूप प्रविधिमा आधारित नयाँ तथा समयानुकूल सेवाहरुको विस्तार गर्दै जाने।
- नाविनतम तथा मौलिक किसिमका बचत योजनाहरु तर्जुमा गरि परिचालन गर्ने।
- सबै शाखा कार्यालयहरुको व्यवसाय विस्तार गरी मुनाफामा वृद्धि हुने गरी सञ्चालन गरिनेछ।
- आम्दानीका स्रोतहरुको विविधिकरण गर्ने, र सञ्चालन खर्चमा मितव्ययिता अपनाउने।
- ग्राहकहरुको माग तथा बजार विस्तारको सम्भाव्यता अध्ययन गरी थप शाखा कार्यालयहरु विस्तार गरिनेछ।
- ग्रामिण शाखालाई क्रियाशिल गराई विभिन्न कार्यक्रमहरुको माध्यमबाट व्यवसाय विस्तार गरिनेछ।
- विभिन्न बैंकिङ्ग सफ्टवेयरहरुको प्रयोग गरि वैकिक्र सेवा तथा कार्य पद्वितलाई थप चुस्त बनाईनेछ।
- अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्वीजिसन गर्ने तथा रणनीतिक सम्झौताद्वारा भित्र्याउने पहललाई निरन्तरता दिने।

ग) लेखापरीक्षकको मन्तव्य

बैंकको आ.व. २०७६।७७ को एकीकृत वासलात, एकीकृत नाफा नोक्सान हिसाब तथा सोहि अवधिको एकीकृत नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमा लेखापरीक्षकबाट नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा सर्वमान्य लेखाका सिद्धान्त अनुसार यथार्थ परक रहेको राय सहितको प्रतिवेदन रहेको छ।

घ) आ.व. २०७६।७७ को सक्षिप्त वित्तीय विवरण

Consolidated Statement of Financial Position As at 31 Ashad 2077 (15 July 2020)		
Figures in NPR Bank		
	As at 31st Ashad 2077	As at 31st Ashad 2076
Assets		
Cash and cash equivalent	4,811,555,306	4,125,966,766
Due from Nepal Rastra Bank	1,300,360,398	832,739,821
Placement with Bank and Financial Institutions	-	-
Derivative financial instruments	-	-
Other trading assets	-	-
Loan and advances to B/FIs	1,008,801,718	1,206,137,608
Loans and advances to customers	24,320,524,314	21,144,418,517
Investment securities	1,936,473,837	1,666,989,837
Current tax assets	148,003,557	109,783,096
Investment in subsidiaries	-	-
Investment in associates	483,295,906	408,866,853
Investment property	54,197,778	54,292,581
Property and equipment	314,659,956	322,691,124
Goodwill and Intangible assets	3,328,740	3,985,687
Deferred tax assets	-	34,435,648
Other assets	115,382,380	117,010,979
Total Assets	34,496,583,890	30,027,318,517
	As at 31st Ashad 2077	As at 31st Ashad 2076
Liabilities		
Due to Bank and Financial Institutions	1,176,764,472	3,310,110,761
Due to Nepal Rastra Bank	469,929,415	681,687,112
Derivative financial instruments	-	-
Deposits from customers	28,058,819,723	21,496,400,627
Borrowing	-	-
Current Tax Liabilities	-	-
Provisions	-	-
Deferred tax liabilities	40,595,650	-
Other liabilities	306,499,038	331,099,952
Debt securities issued	-	-
Subordinated Liabilities	-	-
Total liabilities	30,052,608,297	25,819,298,452
Equity		
Share capital	2,716,311,729	2,209,766,313
Share premium	76,312	14,272,683
Retained earnings	293,536,397	522,039,599
Reserves	1,434,051,154	1,461,941,470
Total equity attributable to equity holders	4,443,975,592	4,208,020,065
Non-controlling interest	-	-
Total equity	4,443,975,592	4,208,020,065
Total liabilities and equity	34,496,583,890	30,027,318,517
Contingent liabilities and commitment	1,877,715,145	1,213,611,668
Net assets value per share	163.60	190.43

Consolidated Statement of Profit or Loss For the year ended 31 Ashad 2077 (15 July 2020)		
Figures in NPR Bank		
	Year ended 31st Ashad 2077	Year ended 31st Ashad 2076
Interest income	3,441,514,532	3,243,024,468
Interest expense	2,291,760,758	2,078,370,134
Net interest income	1,149,753,774	1,164,654,334
Fee and commission income	119,787,794	140,049,584
Fee and commission expense	3,363,472	3,070,861
Net fee and commission income	116,424,322	136,978,722
Net interest, fee and commission income	1,266,178,095	1,301,633,057
Net trading income	13,481	24,514
Other operating income	28,153,305	39,549,084
Total operating income	1,294,344,881	1,341,206,654
Impairment charge/(reversal) for loans and other losses	178,040,667	(103,755,835)
Net operating income	1,116,304,214	1,444,962,489
Operating expense		
Personnel expenses	324,049,733	349,332,328
Other operating expenses	212,721,007	196,653,917
Depreciation & Amortization	53,482,738	51,162,579
Operating Profit	526,050,737	847,813,665
Non operating income	13,700,688	7,836,111
Non operating expense	1,298,145	503,564
Profit before income tax	538,553,280	855,146,212
Income tax expense	159,892,456	234,464,648
Current Tax	154,529,271	257,767,318
Deferred Tax	5,363,185	(23,302,670)
Profit for the period	378,560,824	620,681,564
Profit attributable to:		
Equity holders of the Bank	378,560,824	620,681,564
Non-controlling interest	-	-
Profit for the period	378,560,824	620,681,564
Earnings per share		
Basic earnings per share	13.94	28.38
Diluted earnings per share	13.94	28.38

Statement of Total Distributable Profit or Loss For the year ended 31 Ashad 2077 (15 July 2020) (As per NRB Regulation)		
Figures in NPR Bank		
	As at 31st Ashad 2077	As at 31st Ashad 2076
Opening Retained Earnings	522,039,599	174,684,691
Transfer from Retained Earnings during the Year (for Distribution of fy 2075/076)	(517,392,710)	-
Transfer to Retained Earnings during the Period	25,101,484	31,995,115
Net profit or (loss) as per statement of profit or loss	378,560,824	620,681,564
Appropriations:		
a. General reserve	75,712,165	124,136,313
b. Foreign exchange fluctuation fund	345,954	-
c. Capital redemption reserve	-	-
d. Corporate social responsibility fund	3,785,608	6,206,816
e. Employees' training fund	-	8,754,060
f. Other	-	-
g. Investment Adjustment Reserve	-	-
Total Retained Earnings before regulatory adjustment	328,465,470	688,264,182
Regulatory adjustment :		
a. Interest receivable (-)/previous accrued interest received (+)	(38,069,975)	(44,503,462)
b. Short loan loss provision in accounts (-)/reversal (+)	-	-
c. Short provision for possible losses on investment (-)/reversal (+)	19,662,464	(28,868,726)
d. Short loan loss provision on Non Banking Assets (-)/reversal (+)	-	(52,070,592)
e. Deferred tax assets recognized (-)/ reversal (+)	5,363,185	(39,828,761)
f. Goodwill recognised (-)/ impairment of Goodwill (+)	-	-
g. Bargain purchase gain recognized (-)/reversal (+)	-	-
h. Actuarial loss recognized (-)/reversal (+)	(7,780,428)	(953,043)
i. Other (+/-)	(14,104,319)	-
Total Distributable Profit or (Loss)	293,536,397	522,039,599

अन्य कुराहरू:

- संक्षिप्त वार्षिक आर्थिक विवरण कम्पनीको वार्षिक आर्थिक विवरण र सञ्चालक समितिको प्रतिवेदनको संक्षिप्त विवरण मात्र हो।
- माथि उल्लेखित संक्षिप्त आर्थिक विवरण कम्पनीको वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन र प्रचलित नियमानुसार तयार पारिएको हो।
- लेखापरीक्षकले लेखापरीक्षण क्रममा कम्पनीको कारोबार सम्बद्ध बाहेक अन्य कैफियतहरु उल्लेख नगरेको।
- कम्पनीको लेखा तथा लेखा सम्बन्धी विवरणहरु पूर्ण रहेको, कम्पनीको लेखा सम्बन्धी अभिलेखको विवरणसँग दुरुस्त रहेको र लेखापरीक्षकले माग गरे बमोजिमको आवश्यक सूचना, स्पष्टिकरण एवं विवरणहरु उपलब्ध गराइएको व्यहोरा प्रतिवेदनमा उल्लेख भएको।